

मिति २०७७ साल बैशाख ३१ गतेका दिन गाउँपालिकाका अध्यक्ष श्री गोविन्द बहादुर पौडेल ज्यूको अध्यक्षतामा गाउँ कार्यपालिकाको बैठक बसि तपसिल बमोजिमका प्रस्ताव उपर छलफल गरी निर्णय गरियो ।

प्रस्तावित विषयहरू:-

१. गत बैठकको समिक्षा सम्बन्धमा ।
२. लिखु गा.पा. वडा नं. ५ को भवन निर्माणको लागि जग्गा खरिद सम्बन्धमा ।
३. आगामि आ.व. को बजेट तर्जुमा सम्बन्धमा ।
४. भूमिबिहिन तथा अव्यवस्थित बसोबास भएका व्यक्ति तथा परिवारको लगत सम्बन्धमा ।
५. साघुटार नाकामा खटिएका सशस्त्र प्रहरी बल ईकाइको व्यवस्थापन सम्बन्धमा ।
६. कर्मचारी कल्याण कोष सम्बन्धमा ।
७. प्रदेश समपूरक अनुदान सम्बन्धमा ।
८. प्रधानमन्त्री रोजगार कार्यक्रमको लागि योजना छनौट सम्बन्धमा ।
९. एम्बुलेन्स सञ्चालन सम्बन्धमा ।
१०. कक्षा ८ को परीक्षा सम्बन्धमा ।
११. नर्मदेश्वर पशुपति मन्दिर पर्यटन पूर्वाधार योजना सम्बन्धमा ।
१२. कृषि कार्यक्रम संशोधन सम्बन्धमा ।
१३. कोभिड-१९ को समिक्षा तथा राहत सम्बन्धमा ।
१४. विविध

निर्णयहरू:-

१. निर्णय नं. १, प्रस्ताव नं. १ माथि आवश्यक छलफल गर्दा यस लिखु गाउँपालिकाको विगतका कार्यपालिकाको बैठकका निर्णयहरू क्रमशः कार्यान्वयन भई रहेको अवस्थामा अझ यसलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नका लागि सरोकारवाला पक्षहरू बीचमा समन्वय गरी अगाडि बढ्ने सर्वसम्मतबाट निर्णय गरियो ।
२. निर्णय नं. २, प्रस्ताव नं. २ माथि आवश्यक छलफल गर्दा लिखु गाउँपालिकाबाट आ.व. ०७५/७६ मा विनियोजित ५ नं. वडा कार्यालय यसको जग्गा खरिद शिर्षकमा रु ३,००,०००।०० (रु. तीन लाख) विनियोजन भई प्रचलित कानून बमोजिम मिरा श्रेष्ठको हाल लिखु गाउँपालिका वडा नं. ५ को कित्ता नं. ४५७ को ३ रोपनि जग्गा मिति २०७५/११/१९ गते ५ नं. वडा कार्यालयका नाममा मिरा श्रेष्ठले रजिष्ट्रेसन पास गरी दिएकोमा गत आ.व. मा रु. ५,००,०००।०० (पाँच लाख) अपुग भई आ.व. ०७६/७७ को हिउदे सभाबाट रु. ५,००,०००।०० (पाँच लाख) विनियोजन गरिएको र मिति २०७५/११/१९ गते ५ नं. वडा

कार्यालयका नाममा जग्गा रजिष्ट्रेसन पास भई आएको आवश्यक कागजातका आधारमा मिरा श्रेष्ठलाई गत आ.व. ०७५/७६ मा भुक्तानि हुन बाकि रहेको रु. ५,००,०००।००(पाँच लाख) चालु आ.व. मा विनियोजित बजेटबाट भुक्तानि दिने भनि यस कार्यालयको मिति २०७७/१/२३ गतेको निर्णयलाई सर्वसम्मतबाट अनुमोदन गर्ने निर्णय गरियो ।

३. **निर्णय नं. ३**, प्रस्ताव नं. ३ माथि आवश्यक छलफल गर्दा स्थानीय तह बजेट तर्जुमा सम्बन्धमा व्यवस्था भएको प्रचलित कानून तथा दिग्दर्शन बमोजिम एवं श्रोत अनुमान तथा बजेट निर्धारण समितिबाट प्राप्त हुने निर्देशन बमोजिम वडा स्तरीय योजना तथा बजेट जेठ २० गते सम्म योजनाको प्रकृति अनुसार तत् तत् समिति तथा गाउँपालिकामा प्रस्ताव पेश गर्ने सर्वसम्मतबाट निर्णय गरियो ।
४. **निर्णय नं. ४**, प्रस्ताव नं. ४ माथि आवश्यक छलफल गर्दा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको च. नं. ४१० मिति २०७७/०१/२६ गतेको पत्रानुसार माग गरिएको भूमिहिन तथा अव्यवस्थित बसोबास गरेका व्यक्ति तथा परिवारको लगत प्रत्येक वडाबाट संलग्न गरी यथाशीघ्र यस गाउँपालिकाको कार्यालयमा पठाउने सर्वसम्मतबाट निर्णय गरियो ।
५. **निर्णय नं. ५**, प्रस्ताव नं. ५ माथि आवश्यक छलफल गर्दा कोरोना भाईरस (COVID-19) माहामारीको रोकथाम तथा नियन्त्रणको लागि सुरक्षा व्यवस्थामा थप प्रभावकारी बनाउन यस गाउँपालिकाको साहुँटार नाकामा खटिएका सशस्त्र प्रहरी बल युनिटको विविध खर्च व्यवस्थापनको लागि उचित सहयोग गर्ने सर्वसम्मतबाट निर्णय गरियो ।
६. **निर्णय नं. ६**, प्रस्ताव नं. ६ माथि आवश्यक छलफल गर्दा यस गाउँपालिकामा स्थानीय सेवा अन्तर्गत रहेका स्थायी कर्मचारीहरूको योगदानमा आधारित निवृत्तिभरण कोष कट्टिको रकम दाखिला गर्न प्रचलित कानूनमा स्पष्ट व्यवस्था भई नसकेकोले कानूनमा स्पष्ट व्यवस्था नभए सम्मका लागि उक्त कट्टि वापतको रकम दाखिला गर्न तथा स्थानीय सेवा अन्तर्गतको कर्मचारीको प्रचलित कानून बमोजिमको पाउने सेवा सुविधा भुक्तानिको लागि यस गाउँपालिका अन्तर्गत एक कर्मचारी कल्याण कोष स्थापना गरी देहाय बमोजिम गर्ने सर्वसम्मतबाट निर्णय गरीयो ।
 - कर्मचारी कल्याण कोष यस गाउँपालिकामा रहेको एस.वि.आई बैंक लिखु शाखामा खाता खोल्ने।
 - खाता सञ्चालन यस गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत र आर्थिक प्रशासन शाखा प्रमुखको संयुक्त दस्तखतबाट सञ्चालन गर्ने ।

७. निर्णय नं. ७, प्रस्ताव नं. ७ माथि आवश्यक छलफल गर्दा अन्तरसरकारी वित्त व्यवस्थापन ऐन, २०७४ को दफा १०, प्रदेश समपूरक अनुदान सम्बन्धी कार्यविधि, २०७५ (पहिलो संशोधन) तथा प्रदेश सरकार, आर्थिक मामिला तथा योजना मन्त्रालयको च. नं. २४४ मिति २०७६/१२/०४ गतेको पत्रानुसार प्रदेश समपूरक अनुदानका लागि देहायका योजनाहरु छनौट गरी नियमानुसार प्रस्ताव गर्ने सर्वसम्मतबाट निर्णय गरियो ।

(क) राम्चा, बाघखोरडाँडा सडक निर्माण योजना (वडा नं. १)

(ख) भन्ज्याङ्, माहोरडाँडा सडक निर्माण योजना (वडा नं. ८ र ९)

८. निर्णय नं. ८, प्रस्ताव नं. ८ माथि आवश्यक छलफल गर्दा लिखु गाउँपालिका प्रधानमन्त्री रोजगार कार्यक्रम, स्थानीय निर्देशक समितिको मिति २०७७/०१/१७ गतेको निर्णय अनुसार देहाय बमोजिमको कामको लागि पारिश्रमिकमा आधारित योजना सर्वसम्मतबाट अनुमोदन गर्ने निर्णय गरियो ।

- दम्क - डुँडेखोला सडक सोलिङ् ड्रेन निर्माण आयोजना

९. निर्णय नं. ९, प्रस्ताव नं. ९ माथि आवश्यक छलफल गर्दा एम्बुलेन्स सेवा सञ्चालन तथा व्यवस्थापन समितिको निर्णय तथा प्रतिवेदन सर्वसम्मतबाट अनुमोदन गर्ने निर्णय गरियो । साथै प्रतिवेदन यसै साथ संलग्न राखिएको छ ।

१०. निर्णय नं. १०, प्रस्ताव नं. १० माथि आवश्यक छलफल गर्दा लिखु गाउँ कार्यपालिका अन्तरगतको आधारभूत तथा माध्यमिक शिक्षा कार्यालय, कक्षा ८ को परीक्षा व्यवस्थापन समितिको कक्षा ८ को परीक्षा सम्बन्धी जानकारीलाई सर्वसम्मत अनुमोदन गर्ने निर्णय गरियो ।

११. निर्णय नं. ११, प्रस्ताव नं. ११ माथि आवश्यक छलफल गर्दा लिखु गाउँपालिकाको आर्थिक बर्ष ०७६/७७ मा प्राप्त संघीय सरकारबाट शसर्त अनुदानमा रहेको रामेश्वर पशुपति मन्दिर पर्यटन पूर्वाधार योजना पाँचौँ गाउँसभाबाट अनुमोदन हुने क्रममा योजनाको नाम नर्मदेश्वर पशुपति मन्दिर पर्यटन पूर्वाधार योजना भएको हुँदा रामेश्वर पशुपति मन्दिर पर्यटन पूर्वाधार योजना नै कायम गर्न अर्को सभाबाट अनुमोदन हुने गरी हाल वडा नं. १ मा अवस्थित रामेश्वर पशुपति मन्दिर पर्यटन पूर्वाधार योजना नै सञ्चालन गर्ने सर्वसम्मतबाट निर्णय गरियो । साथै आगामि आर्थिक बर्ष ०७७/७८ को बजेट तथा कार्यक्रममा वडा नं. ३ मा अवस्थित नर्मदेश्वर मन्दिरको पर्यटन पूर्वाधारको लागि कार्यक्रम तथा बजेटको सम्बन्धमा विशेष सम्बोधन गर्ने सर्वसम्मतबाट निर्णय गरियो ।

१२.निर्णय नं. १२, प्रस्ताव नं. १२ माथि आवश्यक छलफल गर्दा लिखु गाउँपालिका र नेपाल कृषि सेवा विकास कार्यक्रम (प्रयास नेपाल) विच भएको सम्झौता अनुसार परिस्थितिजन्य आवश्यकतामा आधारित भई रकम रकमान्तर गर्न सकिने हुँदा देहाय बमोजिम कार्यक्रम संशोधन तथा रकमान्तर गर्ने सर्वसम्मतबाट निर्णय गरियो ।

क्र.स	खर्च शिर्षक	विनियोजित वजेट	संशोधन हुनु पर्ने कारण	हाल कायम रकम	कैफियत
१	उत्कृष्ट कृषक समूह पुरस्कार	१,००,०००।००	बन्दाबन्दिको कारण कृषिमा परेको असर न्यूनिकरण गर्न ।	०।००	
२	पशु बिमा किसान प्रिमियमको ५०% सहयोग	८०,०००।००	बन्दाबन्दिको कारण कृषिमा परेको असर न्यूनिकरण गर्न ।	०।००	
३	स्थानीय स्रोत व्यक्तिको रोस्टर तयारी तथा क्षमता अभिवृद्धि र परिचालन	१,५०,०००।००	बन्दाबन्दिको कारण कृषिमा परेको असर न्यूनिकरण गर्न ।	०।००	
४	कार्यक्रम सम्बन्धी २ दिने जनप्रतिनिधिहरु र सम्बन्धीत कर्मचारीहरुको लागि अभिमुखिकरण गोष्ठी	१,००,०००।००	बन्दाबन्दिको कारण कृषिमा परेको असर न्यूनिकरण गर्न ।	०।००	
५	तरकारी बिउ वितरण	४,३०,०००।००	बन्दाबन्दिको कारण कृषिमा परेको असर न्यूनिकरण गरी तरकारी उत्पादन बढाउन	४,३०,०००।००	

१३.निर्णय नं. १३, प्रस्ताव नं. १३ माथि आवश्यक छलफल गर्दा विश्व माहामारीको रुपमा फैलिएको कोरोना भाईरस (COVID-19)को रोकथाम तथा नियन्त्रणका लागि लिखु गाउँपालिकाले गरेका कार्यहरुको हाल सम्म शन्तोषजनक रहेको र थप कार्य आवश्यकता अनुसार गर्दै जाने साथै कोरोना भाईरस (COVID-19) को संभावित संक्रमणको कारण उत्पन्न प्रतिकुल अवस्थाबाट प्रभावित घरमै चुल्हो बल्न नसकेका र वडा नं. ३ मा रहेको ईटा भट्टमा काम गर्ने मजदुरहरुलाई, असंगठित क्षेत्रमा कार्यरत श्रमिक वर्ग तथा असहायहरुलाई उपलब्ध गराउने राहत सम्बन्धि मापदण्ड, २०७६ बमोजिम पालिका स्तरीय राहत प्याकेज वितरण गर्ने, कोरोनाको माहामारीको रोकथाम तथा नियन्त्रणको लागि अन्तर जिल्ला आवजावतलाई कडा गर्न निर्देशन दिने साथै व्यापक रुपमा जनचेतना फैलाउने सर्वसम्मतबाट निर्णय गरियो ।

१४. निर्णय नं. १४, प्रस्ताव नं. १४ माथि आवश्यक छलफल गर्दा कार्यपालिकाको बैठक आवश्यकता अनुसार बस्ने सर्वसम्मतबाट निर्णय गरियो ।